

**मरिण गाउँपालिका**  
**गाउँ कार्यपालिकाको कार्यालय, कपिलाकोट, सिन्धुली**  
नागरिक वडापत्र

सि.नं.	सेवा/सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा लिन आवश्यक पर्ने प्रक्रिया	लाग्ने समय	जिम्मेवार अधिकारी	गुनासो सुन्ने अधिकारी	लाग्ने दस्तुर (रु.)	कैफियत
१.	गाउँपालिकाले गर्ने सिफारिस	<ul style="list-style-type: none"> <li>निवेदन,</li> <li>वडाको सिफारिस,</li> <li>नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,</li> <li>सम्बन्धित विषयको आवश्यक पर्ने अन्य कागजात</li> <li>सरजमिन मुचुल्का (आवश्यकता अनुसार)</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>पदाधिकारीको तोक आदेश,</li> <li>निवेदन दर्ता गर्ने,</li> <li>शुल्क बुझाउने,</li> <li>चलानी गरी सिफारिस दिने,</li> </ul>	प्रकृया पुगेमा सोही दिन,	प्रशासन शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	५०।-	
२.	योजना सम्झौता	<ul style="list-style-type: none"> <li>निवेदन,</li> <li>वडाको सिफारिस,</li> <li>उपभोक्ता समिति गठनको निर्णयको प्रतिलिपि,</li> <li>उपभोक्ता समितिका सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>योजना स्थलको काम अधिको अवस्था देखिने फोटोहरू,</li> <li>प्राविधिक लागत अनुमान,</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>पदाधिकारीको तोक आदेश,</li> <li>निवेदन दर्ता गर्ने,</li> <li>सम्झौता गरि कायदिश उपलब्ध गराउने,</li> </ul>	प्रकृया पुगेमा सोही दिन,	योजना शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	निःशुल्क	
३.	योजना फरफारख	<ul style="list-style-type: none"> <li>निवेदन,</li> <li>वडाको सिफारिस,</li> <li>योजना फरफारख निर्णयको प्रतिलिपि,</li> <li>योजनागत अनुगमन समितिको निर्णयको प्रतिलिपि,</li> <li>सार्वजनिक परीक्षण फारम, खर्च सार्वजनिक सूचना फारम र उपभोक्ता समितिको भौतिक तथा वित्तीय प्रतिवेदन फारम,</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>पदाधिकारीको तोक आदेश,</li> <li>निवेदन दर्ता गर्ने,</li> <li>योजना फरफारक गर्ने,</li> </ul>	प्रकृया पुगेमा सोही दिन,	योजना शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	निःशुल्क	

		<ul style="list-style-type: none"> <li>• खर्च रकमको बील भर्पाई लगायत आवश्यक कागजातहरू,</li> <li>• काम भईरहेको/सम्पन्न पश्चातको अवस्थाको फोटोहरू,</li> <li>• योजना स्थलमा राखिएको होडिङ बोर्ड देखिने गरि खिचिएको फोटोहरू,</li> <li>• प्राविधिक कार्य सम्पन्न मूल्याङ्कन प्रतिवेदन</li> <li>• अनुगमन प्रतिवेदन,</li> <li>• समितिको बैंक खाता प्रष्ट खुलेको चेकबुकको प्रतिलिपि</li> </ul>				
--	--	--	--	--	--	--

#### नक्सा पास (व्यापारिक प्रयोजन)

४.	आर.सि.सि. पिल्लर भएको	<ul style="list-style-type: none"> <li>• निवेदन,</li> <li>• नागरिकता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>• जग्गाधनी पुऱ्याको प्रतिलिपि,</li> <li>• घर बनाउने जग्गाको कित्ताको व्हु प्रिन्ट वा ट्रेस नक्सा,</li> <li>• चारकिल्ला प्रमाणित,</li> <li>• घरबाटो प्रमाणित,</li> <li>• चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरको रसिद,</li> <li>• घरबनाउने जग्गाको संधियारहरुको मुचुल्का,</li> <li>• डिजाइन-ड्रईङ भएको २ प्रति नक्सा,</li> <li>• घरधनीको २ प्रति फोटो</li> </ul>	<ul style="list-style-type: none"> <li>➤ निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>➤ पदाधिकारीको तोक आदेश,</li> <li>➤ निवेदन दर्ता गर्ने,</li> <li>➤ शुल्क बुझाउने,</li> <li>➤ नक्सापासको प्रकृया अगाडि बढाउने,</li> </ul>	भवन निर्माण मापदण्ड बमोजिम	प्राविधिक शाखा प्रमुख/इंजिनियर /सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	मरिण गाउँपालिका को आर्थिक ऐन, २०८० को अनुसूची- १० मा उल्लिखित नक्सापास दस्तुर अनुसार
५.	दुङ्गा वा इट्टा वा ब्लक सिमेन्ट बालुवाको गाहो, आर.सि.सि.को छाना भएको						
६.	सिमेन्टको जोडाइमा दुङ्गा वा इट्टा वा ब्लकको गाहो, जस्ता वा टायलको छाना भएको						

#### नक्सा पास (आवासीय प्रयोजन)

७.	आर.सि.सि. पिल्लर भएको	<ul style="list-style-type: none"> <li>• निवेदन,</li> <li>• नागरिकता प्रमाणपत्रको प्रतिलिपि,</li> </ul>	<ul style="list-style-type: none"> <li>➤ निवेदन सहितका कागजात पेश गर्ने,</li> </ul>		प्राविधिक शाखा प्रमुख/इंजिनियर	गाउँपालिका अध्यक्ष/गाउँपालिका	मरिण गाउँपालिका
----	-----------------------	---	---	--	-----------------------------------	-------------------------------	-----------------

८.	दुङ्गा वा इट्टा वा ब्लक सिमेन्ट बालुवाको गाहो, आर.सि.सि.को छानो भएको	<ul style="list-style-type: none"> <li>जरगाधनी पुजाको प्रतिलिपि,</li> <li>घर बनाउने जरगाको कित्ताको ब्लु प्रिन्ट वा ट्रेस नक्सा,</li> <li>चारकिल्ला प्रमाणित,</li> </ul>	<ul style="list-style-type: none"> <li>पदाधिकारीको तोक आदेश,</li> <li>निवेदन दर्ता गर्ने,</li> <li>शुल्क बुझाउने,</li> <li>नक्सापासको प्रकृया अगाडि वढाउने,</li> </ul>	भवन निर्माण मापदण्ड बमोजिम	/सहायक कर्मचारी	उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	को आर्थिक ऐन, २०८० को अनुसूची- १० मा उल्लिखित नक्सापास दस्तुर अनुसार
९.	सिमेन्टको जोडाइमा दुङ्गा वा इट्टा वा ब्लकको गाहो, जस्ता वा टायलको छाना भएको	<ul style="list-style-type: none"> <li>घरबाटो प्रमाणित,</li> <li>चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद,</li> <li>घरबनाउने जरगाको संधियारहरुको मुचुल्का,</li> </ul>					
१०.	पटाहाको घेरावेरा लगायतका कच्ची भवन	<ul style="list-style-type: none"> <li>डिजाइन-ड्रईङ्ग भएको २ प्रति नक्सा,</li> <li>घरधनीको २ प्रति फोटो</li> </ul>					

#### कम्पाउण्ड बालको प्रकार

११.	सिमेन्टको जोडाइको कम्पाउण्डबाल	<ul style="list-style-type: none"> <li>निवेदन,</li> <li>नागरिकता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>जरगाधनी पुजाको प्रतिलिपि,</li> <li>घर बनाउने जरगाको कित्ताको ब्लु प्रिन्ट वा ट्रेस नक्सा,</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>पदाधिकारीको तोक आदेश,</li> <li>निवेदन दर्ता गर्ने,</li> <li>शुल्क बुझाउने,</li> <li>नक्सापासको प्रकृया अगाडि वढाउने,</li> </ul>	भवन निर्माण मापदण्ड बमोजिम	प्राविधिक शाखा प्रमुख/इंजिनियर /सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/ उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	मरिण गाउँपालिका को आर्थिक ऐन, २०८० को अनुसूची- १० मा उल्लिखित नक्सापास दस्तुर अनुसार
१२.	माटोको जोडाइको कम्पाउण्डबाल	<ul style="list-style-type: none"> <li>जरगाधनी पुजाको प्रतिलिपि,</li> <li>घरबाटो प्रमाणित,</li> </ul>					
१३.	तारवारको कम्पाउण्डबाल	<ul style="list-style-type: none"> <li>चारकिल्ला प्रमाणित,</li> <li>घरबनाउने जरगाको संधियारहरुको मुचुल्का,</li> <li>डिजाइन-ड्रईङ्ग भएको २ प्रति नक्सा,</li> <li>घरधनीको २ प्रति फोटो</li> </ul>					

१४.	निर्माण व्यवसायीको घ-वर्गको ईजाजत पत्र	<ul style="list-style-type: none"> <li>• निवेदन,</li> <li>• शेयरधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>• कम्पनी दर्ता प्रमाणपत्र/व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>• कम्पनी/व्यवसायको विनियम,</li> <li>• जग्गाधनी पुर्जा प्रमाणपत्रको प्रतिलिपि,</li> <li>• मेशिन औजारको विवरण र अवस्था खुल्ने प्रमाणित कागजातहरू,</li> <li>• कर्मचारी व्यवस्थापन सम्बन्धी कागजातहरू,</li> <li>• स्थायी लेखा प्रमाण पत्रको प्रतिलिपि,</li> </ul>	<ul style="list-style-type: none"> <li>➤ निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>➤ पदाधिकारीको तोक आदेश,</li> <li>➤ निवेदन दर्ता गर्ने,</li> <li>➤ शुल्क बुझाउने,</li> <li>➤ ईजाजत पत्र सम्बन्धी प्रकृया अगाडि वढाउने,</li> </ul>	<p>घ-वर्गको निर्माण व्यवसायी ईजाजत सम्बन्धी कार्यविधि, २०७५ बमोजिम</p>	<p>प्राविधिक शाखा प्रमुख/ईन्जिनियर /सहायक कर्मचारी</p>	<p>गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत</p>	२५०००।-	
१५.	निर्माण व्यवसायीको घ-वर्गको ईजाजत पत्र नवीकरण	<ul style="list-style-type: none"> <li>• निवेदन,</li> <li>• दर्ता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>• स्थायी लेखा प्रमाण पत्रको प्रतिलिपि,</li> <li>• करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,</li> </ul>	<ul style="list-style-type: none"> <li>➤ निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>➤ पदाधिकारीको तोक आदेश,</li> <li>➤ निवेदन दर्ता गर्ने,</li> <li>➤ शुल्क बुझाउने,</li> <li>➤ ईजाजत पत्र सम्बन्धी प्रकृया अगाडि वढाउने,</li> </ul>	<p>घ-वर्गको निर्माण व्यवसायी ईजाजत सम्बन्धी कार्यविधि, २०७५ बमोजिम</p>	<p>प्राविधिक शाखा प्रमुख/ईन्जिनियर /सहायक कर्मचारी</p>	<p>गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत</p>	<p>“घ” वर्गको निर्माण व्यवसायी ईजाजत पत्र सम्बन्धी कार्यविधि, २०७५ को अनुसूची-२ अनुसार</p>	
१६.	प्रकोप सम्बन्धी राहत	<ul style="list-style-type: none"> <li>• निवेदन,</li> <li>• वडाको सिफारिस</li> <li>• प्रहरी मुचुल्का,</li> <li>• नागरिकता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>• क्षति/प्रकोपको विवरण,</li> </ul>	<ul style="list-style-type: none"> <li>➤ निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>➤ पदाधिकारीको तोक आदेश,</li> <li>➤ निवेदन दर्ता गर्ने,</li> <li>➤ राहत उपलब्ध गराउने वा सिफारिस गर्ने,</li> </ul>	<p>प्रकृया पुगेमा सोही दिन</p>	<p>विपद व्यवस्थापन शाखा प्रमुख/सहायक कर्मचारी</p>	<p>गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत</p>	<p>निःशुल्क</p>	

१७.	चल अचल सम्पति प्रमाणित	<ul style="list-style-type: none"> <li>• निवेदन,</li> <li>• बडाको सिफारिस,</li> <li>• नागरिकता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>• जग्गाधनी पुर्जा प्रमाणपत्रको प्रतिलिपि,</li> <li>• चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद,</li> <li>• चल अचल सम्पत्तिको मूल्य प्रक्षेपण,</li> <li>• विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरू,</li> </ul>	<ul style="list-style-type: none"> <li>➢ निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>➢ पदाधिकारीको तोक आदेश,</li> <li>➢ निवेदन दर्ता गर्ने,</li> <li>➢ शुल्क बुझाउने,</li> <li>➢ चलानी गरि सिफारिस दिने,</li> </ul>	प्रकृया पुगेमा सोही दिन	प्रशासन शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	मरिण गाउँपालिका को आर्थिक ऐन, २०८० को अनुसूची- १० मा उल्लिखित आयस्रोत प्रमाणित दस्तुर अनुसार	
१८.	आयस्रोत प्रमाणित	<ul style="list-style-type: none"> <li>• निवेदन,</li> <li>• बडाको सिफारिस,</li> <li>• नागरिकता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>• जग्गाधनी पुर्जा प्रमाणपत्रको प्रतिलिपि,</li> <li>• चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद,</li> <li>• आयस्रोत प्रक्षेपण,</li> <li>• विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरू,</li> </ul>	<ul style="list-style-type: none"> <li>➢ निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>➢ पदाधिकारीको तोक आदेश,</li> <li>➢ निवेदन दर्ता गर्ने,</li> <li>➢ शुल्क बुझाउने,</li> <li>➢ ईजाजत पत्र सम्बन्धी प्रकृया अगाडि बढाउने,</li> </ul>	प्रकृया पुगेमा सोही दिन	प्रशासन शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	मरिण गाउँपालिका को आर्थिक ऐन, २०८० को अनुसूची- १० मा उल्लिखित आयस्रोत प्रमाणित दस्तुर अनुसार	
१९.	सहकारी संस्था दर्ता	<ul style="list-style-type: none"> <li>• निवेदन,</li> <li>• बडाको सिफारिस,</li> <li>• संस्थापक सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>• संस्थापकहरूले हस्ताक्षर गरेको सकल विनियम/विधान २ प्रति,</li> <li>• संस्थापक सदस्यहरूको २ प्रति फोटो,</li> </ul>	<ul style="list-style-type: none"> <li>➢ निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>➢ पदाधिकारीको तोक आदेश,</li> <li>➢ निवेदन दर्ता गर्ने,</li> <li>➢ शुल्क बुझाउने,</li> <li>➢ सहकारी दर्ता गरि प्रमाणपत्र उपलब्ध गराउने,</li> </ul>		सहकारी शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	मरिण गाउँपालिका को सहकारी ऐन, २०७५ अनुसार	

२०.	संघ सस्था दर्ता	<ul style="list-style-type: none"> <li>• निवेदन,</li> <li>• वडाको सिफारिस,</li> <li>• संस्थापक सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>• संस्थापकहरूले हस्ताक्षर गरेको सकल विनियम/विधान २ प्रति,</li> <li>• संस्थापक सदस्यहरूको २ प्रति फोटो,</li> </ul>	<ul style="list-style-type: none"> <li>➤ निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>➤ पदाधिकारीको तोक आदेश,</li> <li>➤ निवेदन दर्ता गर्ने,</li> <li>➤ शुल्क बुझाउने,</li> <li>➤ दर्ता गरि प्रमाणपत्र उपलब्ध गराउने,</li> </ul>		प्रशासन शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/ उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	२०००।-		
२१.	संघ सस्था नवीकरण	<ul style="list-style-type: none"> <li>• निवेदन,</li> <li>• वडाको सिफारिस,</li> <li>• संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>• करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>• स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि,</li> </ul>	<ul style="list-style-type: none"> <li>➤ निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>➤ पदाधिकारीको तोक आदेश,</li> <li>➤ निवेदन दर्ता गर्ने,</li> <li>➤ शुल्क बुझाउने,</li> <li>➤ नवीकरण गरि प्रमाणपत्र उपलब्ध गराउने,</li> </ul>	प्रकृया पुगेमा सोही दिन	प्रशासन शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/ उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	मरिण गाउँपालिका संस्था दर्ता नवीकरण कार्यविधि, २०७७ को दफा ४ (७) अनुसार		
२२.	सहकारी तथा अन्य संघ संस्था नवीकरण सिफारिस	<ul style="list-style-type: none"> <li>• निवेदन,</li> <li>• वडाको सिफारिस,</li> <li>• दर्ता प्रमाणपत्र र विनियमको प्रतिलिपि,</li> <li>• स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि</li> <li>• करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,</li> </ul>	<ul style="list-style-type: none"> <li>➤ निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>➤ पदाधिकारीको तोक आदेश,</li> <li>➤ निवेदन दर्ता गर्ने,</li> <li>➤ शुल्क बुझाउने,</li> <li>➤ चलानी गरि सिफारिस दिने,</li> </ul>	प्रकृया पुगेमा सोही दिन	सहकारी शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/ उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	५०।-		
२३.	उद्योग दर्ता	<ul style="list-style-type: none"> <li>• निवेदन,</li> <li>• वडाको सिफारिस,</li> <li>• सञ्चालकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>• जग्गाधारी पुर्जा प्रमाणपत्रको प्रतिलिपि,</li> <li>• विनियम,</li> <li>• चार किल्ला प्रमाणित,</li> <li>• घरवाटो सिफारिस,</li> <li>• सरजमिन मुचुल्का,</li> </ul>	<ul style="list-style-type: none"> <li>➤ निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>➤ पदाधिकारीको तोक आदेश,</li> <li>➤ निवेदन दर्ता गर्ने,</li> <li>➤ शुल्क बुझाउने,</li> <li>➤ दर्ता गरि प्रमाणपत्र उपलब्ध गराउने,</li> </ul>	प्रकृया पुगेमा सोही दिन	प्रशासन शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/ उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	बागमती प्रदेश, प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन, २०७६ को अनुसूची-२ अनुसार		

		<ul style="list-style-type: none"> <li>चालु आवस्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद,</li> </ul>					
२४.	उद्योग नवीकरण	<ul style="list-style-type: none"> <li>निवेदन,</li> <li>वडाको सिफारिस,</li> <li>दर्ता प्रमाणपत्र र विनियमको प्रतिलिपि,</li> <li>स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि</li> <li>करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>पदाधिकारीको तोक आदेश,</li> <li>निवेदन दर्ता गर्ने,</li> <li>शुल्क बुझाउने,</li> <li>निवारण गरि प्रमाणपत्र उपलब्ध गराउने,</li> </ul>	प्रकृया पुरोमा सोही दिन	प्रशासन शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	बागमती प्रदेश, प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन, २०७६ को अनुसूची-४ वा ५ अनुसार
२५.	उद्योग ठाउँ सार्ने	<ul style="list-style-type: none"> <li>निवेदन,</li> <li>वडाको सिफारिस,</li> <li>जग्गाधनी पुर्जा प्रमाणपत्रको प्रतिलिपि,</li> <li>दर्ता प्रमाणपत्र र विनियमको प्रतिलिपि,</li> <li>स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि</li> <li>करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>पदाधिकारीको तोक आदेश,</li> <li>निवेदन दर्ता गर्ने,</li> <li>शुल्क बुझाउने,</li> <li>ठाउँसारी अनुमति पत्र उपलब्ध गराउने,</li> </ul>	प्रकृया पुरोमा सोही दिन	प्रशासन शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	बागमती प्रदेश, प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन, २०७६ अनुसार
२६.	संस्थागत विद्यालय दर्ता	<ul style="list-style-type: none"> <li>निवेदन,</li> <li>वडाको सिफारिस,</li> <li>संस्थापकहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>विद्यालय खोल्ने स्थानको जग्गाधनी पुर्जा प्रमाणपत्रको प्रतिलिपि,</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>पदाधिकारीको तोक आदेश,</li> <li>निवेदन दर्ता गर्ने,</li> <li>शुल्क बुझाउने,</li> </ul>	गाउँ कार्यपालिकाको निर्णय पश्चात	शिक्षा शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	मरिण गाउँपालिका को शिक्षा ऐन तथा नियमावली अनुसार

		<ul style="list-style-type: none"> <li>वहालमा भए सम्झौता पत्रको प्रतिलिपि,</li> <li>संरचनात्मक अवस्थाको विवरण,</li> </ul>	<ul style="list-style-type: none"> <li>दर्ता गरि प्रमाणपत्र उपलब्ध गराउने,</li> </ul>					
२७.	संस्थागत विद्यालय कक्षा थप अनुमति	<ul style="list-style-type: none"> <li>निवेदन,</li> <li>वडाको सिफारिस,</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>पदाधिकारीको तोक आदेश,</li> <li>निवेदन दर्ता गर्ने,</li> <li>शुल्क बुझाउने,</li> <li>निर्णय पश्चात अनुमति उपलब्ध गराउने,</li> </ul>	गाउँ कार्यपालिकाको निर्णय पश्चात	शिक्षा शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	आ.वि. रु ३०००।-, मा.वि. रु ५०००।-	
२८.	सामुदायिक विद्यालय कक्षा थप अनुमति	<ul style="list-style-type: none"> <li>निवेदन,</li> <li>वडाको सिफारिस,</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>पदाधिकारीको तोक आदेश,</li> <li>निवेदन दर्ता गर्ने,</li> <li>शुल्क बुझाउने,</li> <li>निर्णय पश्चात अनुमति उपलब्ध गराउने,</li> </ul>	गाउँ कार्यपालिकाको निर्णय पश्चात	शिक्षा शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	आ.वि. रु १०००।-, मा.वि. रु ३०००।-	
२९.	अस्पताल दर्ता/ नवीकरण/सिफारिस	<ul style="list-style-type: none"> <li>निवेदन,</li> <li>वडाको सिफारिस,</li> <li>सञ्चालकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>जग्गाधनी पुर्जा प्रमाणपत्रको प्रतिलिपि,</li> <li>संस्थापक सदस्यहरूले प्रमाणित गरेको विनियम २ प्रति,</li> <li>चार किल्ला प्रमाणित,</li> <li>घरवाटो सिफारिस,</li> <li>सरजमिन मुचुल्का,</li> <li>चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद,</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>पदाधिकारीको तोक आदेश,</li> <li>निवेदन दर्ता गर्ने,</li> <li>शुल्क बुझाउने,</li> <li>दर्ता प्रमाणपत्र/नवीकरण/सिफारिस उपलब्ध गराउने,</li> </ul>	गाउँ कार्यपालिकाको निर्णय पश्चात	स्वास्थ्य शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	निःशुल्क	

		<ul style="list-style-type: none"> <li>विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरू,</li> </ul>					
३०.	एफ.एम. रेडियो दर्ता	<ul style="list-style-type: none"> <li>निवेदन,</li> <li>बडाको सिफारिस</li> <li>संस्थापकहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>संस्थापक सदस्यहरूले प्रमाणित गरेको विनियम २ प्रति,</li> <li>जग्गाधनी पुर्जा प्रमाणपत्रको प्रतिलिपि,</li> <li>घर जग्गा भाडामा भए वहाल समझौता पत्रको प्रतिलिपि,</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>पदाधिकारीको तोक आदेश,</li> <li>निवेदन दर्ता गर्ने,</li> <li>शुल्क बुझाउने,</li> <li>दर्ता गरि प्रमाणपत्र उपलब्ध गराउने,</li> </ul>	प्रशासन शाखा प्रमखु/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	मरिण गाउँपालिका को एफ.एम. रेडियो (व्यवस्थापन तथा सञ्चालन) कार्यावधि, २०७५ अनुसार	
३१.	पत्रपत्रिका दर्ता	<ul style="list-style-type: none"> <li>निवेदन,</li> <li>बडाको सिफारिस</li> <li>संस्थापकहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>संस्थापक सदस्यहरूले प्रमाणित गरेको विनियम २ प्रति,</li> <li>जग्गाधनी पुर्जा प्रमाणपत्रको प्रतिलिपि,</li> <li>घर जग्गा भाडामा भए वहाल समझौता पत्रको प्रतिलिपि,</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>पदाधिकारीको तोक आदेश,</li> <li>निवेदन दर्ता गर्ने,</li> <li>शुल्क बुझाउने,</li> <li>दर्ता गरि प्रमाणपत्र उपलब्ध गराउने,</li> </ul>	प्रशासन शाखा प्रमखु/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	निःशुल्क	
३२.	केवल टि.भि. दर्ता	<ul style="list-style-type: none"> <li>निवेदन,</li> <li>बडाको सिफारिस</li> <li>संस्थापकहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>संस्थापक सदस्यहरूले प्रमाणित गरेको विनियम २ प्रति,</li> <li>जग्गाधनी पुर्जा प्रमाणपत्रको प्रतिलिपि,</li> <li>घर जग्गा भाडामा भए वहाल समझौता पत्रको प्रतिलिपि,</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>पदाधिकारीको तोक आदेश,</li> <li>निवेदन दर्ता गर्ने,</li> <li>शुल्क बुझाउने,</li> <li>दर्ता गरि प्रमाणपत्र उपलब्ध गराउने,</li> </ul>	प्रशासन शाखा प्रमखु/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	निःशुल्क	

३३.	एफ.एम. रेडियो, पत्रपत्रिका र केवल टि.भि. नवीकरण	<ul style="list-style-type: none"> <li>• निवेदन,</li> <li>• बडाको सिफारिस,</li> <li>• दर्ता प्रमाणपत्र र विनियमको प्रतिलिपि,</li> <li>• स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि</li> <li>• करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,</li> </ul>	<ul style="list-style-type: none"> <li>➤ निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>➤ पदाधिकारीको तोक आदेश,</li> <li>➤ निवेदन दर्ता गर्ने,</li> <li>➤ शुल्क बुझाउने,</li> <li>➤ दर्ता गरि प्रमाणपत्र/सिफारिस उपलब्ध गराउने,</li> </ul>		प्रशासन शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	निःशुल्क	
३४.	ऋसर उद्योग सञ्चालन कर (वार्षिक)	कार्यालयमा सम्पर्क राख्ने	लाग्ने दस्तुर तिरि रसिद लिने	सोही दिन	राजश्व शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	व्यवसाय दर्ता गर्दा पेश गरेको पुँजीको ०.१ प्रतिशत	
३५.	“घ” वर्गको निर्माण व्यवसाय कर (वार्षिक)	कार्यालयमा सम्पर्क राख्ने	लाग्ने दस्तुर तिरि रसिद लिने	सोही दिन	राजश्व शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	व्यवसाय दर्ता गर्दा पेश गरेको पुँजीको ०.१ प्रतिशत	
३६.	आपुर्ति कर्ता सूचीकृत दस्तुर	<ul style="list-style-type: none"> <li>• निवेदन,</li> <li>• व्यवसाय/फर्मको दर्ता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>• स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि,</li> <li>• करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,</li> </ul>	<ul style="list-style-type: none"> <li>➤ निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>➤ पदाधिकारीको तोक आदेश,</li> <li>➤ निवेदन दर्ता गर्ने,</li> <li>➤ शुल्क बुझाउने,</li> <li>➤ सूचीकृत गरि जानकारी गराउने,</li> </ul>	सोही दिन	जिन्सी शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	२००।-	
३७.	स्थानीय सडक मर्मत सम्भार शुल्क (वार्षिक)	कार्यालयमा सम्पर्क राख्ने	लाग्ने दस्तुर तिरि रसिद लिने	सोही दिन	राजश्व शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	मरिण गाउँपालिकाको आर्थिक ऐन, २०८० को अनुसूची-१० मा उल्लिखित सेवा	

						शुल्क र दस्तुर अनुसार	
३८.	पर्यटन क्षेत्र प्रवेश शुल्क	<ul style="list-style-type: none"> <li>नागरिकता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>पासपोर्ट/परिचय खुल्ने कागजात,</li> </ul>	लाग्ने दस्तुर तिरि रसिद लिने	सोही दिन	राजश्व शाखा प्रमुख/सहायक कर्मचारी	सम्बन्धित कर्मचारी	निःशुल्क
३९.	वैङ्ग/वित्तीय संस्था सूचीकृत	<ul style="list-style-type: none"> <li>निवेदन,</li> <li>व्यवसाय/फर्मको दर्ता प्रमाणपत्र,</li> <li>स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि,</li> <li>करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>पदाधिकारीको तोक आदेश,</li> <li>निवेदन दर्ता गर्ने,</li> <li>शुल्क बुझाउने,</li> <li>सूचीकृत गरि जानकारी गराउने,</li> </ul>	सोही दिन	सहकारी शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	२००।-
४०.	वैङ्ग तथा वित्तीय संस्था नवीकरण सिफारिस	<ul style="list-style-type: none"> <li>निवेदन,</li> <li>संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि,</li> <li>करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>पदाधिकारीको तोक आदेश,</li> <li>निवेदन दर्ता गर्ने,</li> <li>शुल्क बुझाउने,</li> <li>चलानी गरि सिफारिस दिने,</li> </ul>	सोही दिन	सहकारी शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	५०।-
४१.	अस्पताल सञ्चालन सेवा शुल्क	कार्यालयमा सम्पर्क राख्ने	लाग्ने दस्तुर तिरि रसिद लिने	सोही दिन	राजश्व शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	व्यवसाय दर्ता गर्दा पेश गरेको पुँजीको ०.१ प्रतिशत
४२.	स्कार्मेटर/जे.सि.वि. सूचीकृत	<ul style="list-style-type: none"> <li>निवेनद,</li> <li>कम्पनी/संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>बिलबुक र सवारी चालक अनुमति पत्रको प्रतिलिपि,</li> <li>स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि,</li> <li>कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि,</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>पदाधिकारीको तोक आदेश,</li> <li>निवेदन दर्ता गर्ने,</li> <li>शुल्क बुझाउने,</li> <li>सूचीकृत गरि जानकारी गराउने,</li> </ul>	सोही दिन	जिन्सी शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	२००।-

४३.	ईन्जिनियरिङ फर्म सूचीकृत	<ul style="list-style-type: none"> <li>निवेदन,</li> <li>कम्पनी/संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>ईन्जिनियर काउन्सिल दर्ता नम्बर</li> <li>प्रोपाइटरको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>परामर्श दाता वा कम्पनी दर्ता प्रमाण पत्रको प्रतिलिपि,</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>पदाधिकारीको तोक आदेश,</li> <li>निवेदन दर्ता गर्ने,</li> <li>शुल्क बुझाउने,</li> <li>सूचीकृत गरि जानकारी गराउने,</li> </ul>	सोही दिन	प्राविधिक शाखा प्रमुख/ईन्जिनियर /सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	२००।-	
४४.	घर बहाल कर (मासिक)	<ul style="list-style-type: none"> <li>निवेदन,</li> <li>बहाल सम्झौताको प्रतिलिपि,</li> </ul>	लाग्ने दस्तुर तिरि रसिद लिने	सोही दिन	राजश्व शाखा प्रमुख/सहायक कर्चारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	बहाल रकमको १० प्रतिशत	
४५.	कवाडी निकासी कर	कार्यालयमा सम्पर्क राख्ने	लाग्ने दस्तुर तिरि रसिद लिने	सोही दिन	राजश्व शाखा प्रमुख/सहायक कर्चारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	प्रतिकिलो रु. ५।-	
४६.	न्यायीक निवेदन दस्तुर	<ul style="list-style-type: none"> <li>निवेदन,</li> <li>नागरिकता प्रमाण पत्रको प्रतिलिपि,</li> <li>विषयसँग सम्बन्धित प्रमाण कागज</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>पदाधिकारीको तोक आदेश,</li> <li>निवेदन दर्ता गर्ने,</li> <li>शुल्क बुझाउने,</li> <li>मुदा दर्ता निस्सा उपलब्ध गराउने,</li> </ul>	सोही दिन	न्यायीक सहजकर्ता	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	५०।-	
४७.	कृषि तथा पुशुपन्थी व्यवसाय दर्ता	<ul style="list-style-type: none"> <li>निवेदन,</li> <li>बडाको सिफारिस,</li> <li>चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरको रसिद,</li> <li>जरगाधनी पुर्जा प्रमाणपत्रको प्रतिलिपि,</li> <li>भाडामा भए सम्झौता वा मञ्चुरीनामा पत्रको प्रतिलिपि,</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>पदाधिकारीको तोक आदेश,</li> <li>निवेदन दर्ता गर्ने,</li> <li>शुल्क बुझाउने,</li> <li>दर्ता गरि प्रमाणपत्र दिने,</li> </ul>	सोही दिन	कृषि/पुशुपन्थी विकास शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	बागमती प्रदेश, प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन, २०७६ को अनुसूची-२ अनुसार	

		<ul style="list-style-type: none"> <li>• सधीयारहरुको मञ्चुरीनामा पत्रको प्रतिलिपि (नागरिकता प्रमाणपत्रको प्रतिलिपि समेत पेश गर्ने)</li> <li>• सरजमिन मुचुल्का,</li> <li>• प्रोपाईटरको २ प्रति फोटो,</li> </ul>					
४८.	कृषि समूह दर्ता	<ul style="list-style-type: none"> <li>• निवेदन,</li> <li>• बडाको सिफारिस,</li> <li>• समूह गठनको निर्णय पुस्तिकाको प्रतिलिपि,</li> <li>• संस्थापक सदस्यहरूले हस्ताक्षर गरेको विनियम ३ प्रति,</li> <li>• संस्थापक सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,</li> </ul>	<ul style="list-style-type: none"> <li>➢ निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>➢ पदाधिकारीको तोक आदेश,</li> <li>➢ निवेदन दर्ता गर्ने,</li> <li>➢ शुल्क बुझाउने,</li> <li>➢ दर्ता गरि प्रमाणपत्र दिने,</li> </ul>	सोही दिन	कृषि/पुशपन्छी विकास शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	मरिण गाउँपालिका कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ अनुसार
४९.	पशु उपचार दर्ता दस्तुर	<ul style="list-style-type: none"> <li>• निवेदन,</li> <li>• नागरिकता प्रमाणपत्रको प्रतिलिपि,</li> </ul>	<ul style="list-style-type: none"> <li>➢ निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>➢ पदाधिकारीको तोक आदेश,</li> <li>➢ निवेदन दर्ता गर्ने,</li> <li>➢ उपचार सेवा उपलब्ध गराउने,</li> </ul>	सोही दिन	पशुसेवा शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	निःशुल्क
५०.	निःशुल्क स्वास्थ्य उपचार सिफारिस	<ul style="list-style-type: none"> <li>• निवेदन,</li> <li>• बडाको सिफारिस,</li> <li>• विषयसँग सम्बन्धित प्रमाण कागज</li> </ul>	<ul style="list-style-type: none"> <li>➢ निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>➢ पदाधिकारीको तोक आदेश,</li> <li>➢ निवेदन दर्ता गर्ने,</li> <li>➢ चलानी गरि सिफारिस दिने,</li> </ul>	सोही दिन	स्वास्थ्य शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	निःशुल्क
५१.	छात्रावृत्ति सिफारिस	<ul style="list-style-type: none"> <li>• निवेदन,</li> <li>• बडाको सिफारिस,</li> <li>• विषयसँग सम्बन्धित प्रमाण कागज</li> </ul>	<ul style="list-style-type: none"> <li>➢ निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>➢ पदाधिकारीको तोक आदेश,</li> <li>➢ निवेदन दर्ता गर्ने,</li> </ul>	सोही दिन	शिक्षा शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	निःशुल्क

५२.	विपन्न सिफारिस	<ul style="list-style-type: none"> <li>• निवेदन,</li> <li>• बडाको सिफारिस,</li> <li>• विषयसँग सम्बन्धित प्रमाण कागज</li> </ul>	<ul style="list-style-type: none"> <li>➤ चलानी गरि सिफारिस दिने,</li> <li>➤ निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>➤ पदाधिकारीको तोक आदेश,</li> <li>➤ निवेदन दर्ता गर्ने,</li> <li>➤ चलानी गरि सिफारिस दिने,</li> </ul>	सोही दिन	स्वास्थ्य शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	निःशुल्क
५३.	आयुर्वेद गाउँघर क्लिनिक सञ्चानल	कार्यालयमा सम्पर्क राख्ने	<ul style="list-style-type: none"> <li>➤ चेकजाँच गर्ने,</li> <li>➤ औषधी उपलब्ध गराउने,</li> </ul>	प्रत्येक विहार	आयुर्वेद शाखा प्रमुख/सहायक कर्मचारी	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	निःशुल्क
५४.	जग्गा नापजाँच दस्तुर	<ul style="list-style-type: none"> <li>• निवेदन,</li> <li>• चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद,</li> <li>• जग्गाधनी पुर्जा प्रमाणपत्रको प्रतिलिपि,</li> <li>• जग्गाधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>• ब्लु-प्रिन्ट वा ट्रेस नक्सा,</li> </ul>	<ul style="list-style-type: none"> <li>➤ निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>➤ पदाधिकारीको तोक आदेश,</li> <li>➤ निवेदन दर्ता गर्ने,</li> <li>➤ शुल्क बुझाउने,</li> <li>➤ समय निर्धारण गरि जग्गा नापजाँच गर्ने,</li> </ul>	अमिन	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	मरिं गाउँपालिका को आर्थिक ऐन, २०८० को अनुसूची- १० मा उल्लिखित सेवा शुल्क र दस्तुर अनुसार	
५५.	अपाङ्गता भएका व्यक्तिको परिचय पत्र	<ul style="list-style-type: none"> <li>• निवेदन,</li> <li>• तोकिएको स्वास्थ्य संस्थावाट स्वास्थ्य अवस्था प्रमाणित कागजात,</li> <li>• अपाङ्गता भएको अवस्थाको पूरा फोटो १ प्रति,</li> <li>• नागरिकता प्रमाणपत्र/जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>• संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>• पासपोर्ट साईजको २ प्रति फोटो,</li> <li>• विषयसँग सम्बन्धित प्रमाण कागज,</li> </ul>	<ul style="list-style-type: none"> <li>➤ निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>➤ पदाधिकारीको तोक आदेश,</li> <li>➤ निवेदन दर्ता गर्ने,</li> <li>➤ परिचयपत्र उपलब्ध गराउने,</li> </ul>	प्रकृया पुरोमा सोही दिन	स.म.वि.नि.	गाउँपालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	निःशुल्क

५६.	जेष्ठ नागरिक परिचय पत्र	<ul style="list-style-type: none"> <li>• निवेदन,</li> <li>• नागरिकता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>• संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,</li> <li>• पासपोर्ट साईजको २ प्रति फोटो,</li> <li>• विषयसँग सम्बन्धित प्रमाण कागज,</li> </ul>	<ul style="list-style-type: none"> <li>➤ निवेदन सहितका कागजात पेश गर्ने,</li> <li>➤ पदाधिकारीको तोक आदेश,</li> <li>➤ निवेदन दर्ता गर्ने,</li> <li>➤ परिचयपत्र उपलब्ध गराउने,</li> </ul>	प्रकृया पुगेमा सोही दिन	स.म.वि.नि.	गाउँपालिका अध्यक्ष/ उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत	निःशुल्क	
-----	-------------------------	--	---	----------------------------	------------	---	----------	--